



26. 第七世佐欽法王的上師：多杰仁增仁波且

大聖者多杰仁增仁波且即是大掘藏師德德林巴不變金剛之化身，持有無漏大圓滿精髓之耳傳密寶，很多著名藏密大仁波且，如第七世佐欽法王且增·龍多尼瑪等都在他座下接受灌頂。

多杰仁增仁波且祝賀說：『《正法寶典》……是歷史上沒有過的成就，這是五佛的上師多杰羌佛雲高益西諾布這位法界大教主在地球上展顯了顯密圓通、妙諦五明的大光明境界。』

26. MASTER OF THE ONE OF THE 7TH DZOGCHEN DHARMA KINGS: H.E. DORJE RINZIN RINPOCHE

H.E. Dorje Rinzin Rinpoche is the incarnation of the great tertön (a master of finding hidden dharma treasures) Rigzin Terdak Lingpa Unchanging Vajra. He possesses the Great Perfection Complete Essence Dharma, which is a secret treasure transmitted through the ear. Many famous great rinpoches in Tibetan esoteric Buddhism have received initiations from him, such as the 7th Dzogchen Dharma King H.E. Tenzin Longdöck Nyima.

H.E. Dorje Rinzin Rinpoche wrote the following words of congratulations: "...the accomplishments contained in *A Treasury of True Buddha-Dharma*...have never been seen before in history....H.H. Dorje Chang Buddha Wan Ko Yeshe Norbu, the Master of the Five Buddhas...[and] highest leader of Buddhism in the dharmadhatu has manifested here on earth a state of great brightness that entails complete proficiency in exoteric and esoteric Buddhism and perfect mastery of the Five Vidyas."

怙主雲高益西諾布：

我在關房中住了 29 年了，據說很多佛菩薩轉世來了，他們普利眾生，功德無量，但是五明的展顯空洞言辭的較多，《正法寶典》上的成就我看沒有哪一位做到過，這是歷史上沒有過的成就，大德們證明了這是五佛的上師多杰羌佛雲高益西諾布，因此這位法界大教主在地球上展顯了顯密圓通、妙諳五明的大光明境。為此，我祝賀一切眾生正逢古佛因緣，度己利他。

多杰仁增仁波且
於吉祥之日 敬賀

Ancient Buddha H.H. Wan Ko Yeshe Norbu:

I have lived in a solitary retreat room for twenty-nine years. It is said that many Buddhas and Bodhisattvas have incarnated in our world. They pervasively benefit living beings and their merit is boundless. However, most of them can only speak empty words when it comes to manifesting the Five Vidyas. No other Buddha or Bodhisattva has attained the accomplishments contained in A Treasury of True Buddha-Dharma. Such accomplishments have never been seen before in history. Holy beings of great virtue have confirmed that such accomplishments are those of H.H. Dorje Chang Buddha Wan Ko Yeshe Norbu, the Master of the Five Buddhas. This highest leader of Buddhism in the dharmadhatu has manifested here on earth a state of great brightness that entails complete proficiency in exoteric and esoteric Buddhism and perfect mastery of the Five Vidyas. Thus, I congratulate all living beings for having the karmic affinity to encounter the ancient Buddha. May they attain enlightenment first and benefit others.

*Dorje Rinzin Rinpoche
respectfully offers congratulations on this auspicious day*